

Act

Chapter 24

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Μετὰ δὲ πέντε ἡμέρας, κατέβη ὁ ἀρχιερεὺς Ἄνανίας, μετὰ πρεσβυτέρων
पछि अनि पाँच दिन आयो ती प्रधान-पुजारी हनन्याह सँगै एल्डरहरू
[G3326](#) [G1161](#) [G4002](#) [G2250](#) [G2597](#) [G3588](#) [G0749](#) [G0367](#) [G3326](#) [G4245](#)
- τινῶν, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ
केही र वकील तेर्तुल्लस एका-जना जसले दोष-लगाए त्यो राज्यपालकसामु विरुद्ध
[G5100](#) [G2532](#) [G4489](#) [G5061](#) [G5100](#) [G3748](#) [G1718](#) [G3588](#) [G2232](#) [G2596](#)
- τοῦ Παύλου.
त्यो पावलको
[G3588](#) [G3972](#)

पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तेर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए।

- 2 κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων, Πολλῆς
बोलाइएपछि अनि उनलाई शुरु-गयो दोष-लगाउन ती तेर्तुल्लसले भन्दै ठूलो
[G2564](#) [G1161](#) [G0846](#) [G0756](#) [G2723](#) [G3588](#) [G5061](#) [G3004](#) [G4183](#)
- εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων γινομένων τῷ ἔθνει, τοῦτω
शान्ति पाउँदै द्वारा तपाईंको र सुधारहरू भइरहेका त्यो जातिलाई यो
[G1515](#) [G5177](#) [G1223](#) [G4771](#) [G2532](#) [G1357](#) [G1096](#) [G3588](#) [G1484](#) [G3778](#)
- διὰ τῆς σῆς προνοίας,
द्वारा त्यो तपाईंको दूरदृष्टिको
[G1223](#) [G3588](#) [G4674](#) [G4307](#)

पावललाई सभामा डाकियो अनि तेर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले, “महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंके दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए।

- 3 πάντη τε καὶ πανταχοῦ, ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης
सबैतिर पनि र सबैतिर स्वीकार्छौं महानुभाव फेलिक्स साथै सबै
[G3839](#) [G5037](#) [G2532](#) [G3837](#) [G0588](#) [G2903](#) [G5344](#) [G3326](#) [G3956](#)
- εὐχαριστίας.
कृतज्ञतासहित
[G2169](#)

हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौं।

- 4 ἵνα δὲ μὴ ἐπιπλεῖόν σε ἐνκόπτω, παρακαλῶ ἀκοῦσαί σε
तर अनि नगर्नलाई माथि अझ-धेरै तपाईंलाई रोक्छु बिन्ती-गर्छु सुन्न तपाईंलाई
[G2443](#) [G1161](#) [G3361](#) [G1909](#) [G4119](#) [G4771](#) [G1465](#) [G3870](#) [G0191](#) [G4771](#)
- ἡμῶν συντόμως, τῇ σῇ ἐπιεικείᾳ.
हाम्रो छोटकरीमा त्यो तपाईंको कृपाद्वारा
[G1473](#) [G4935](#) [G3588](#) [G4674](#) [G1932](#)

तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदैन। यसर्थ म केही शब्दमा तपाईं अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला।

5 εὐρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινουῦντα στάσεις πᾶσιν τοῖς
पाएर-किनभने किनभने त्यो मानिस यो महामारी र उठाउने विद्रोहहरू सबै ती
[G2147](#) [G1063](#) [G3588](#) [G0435](#) [G3778](#) [G3061](#) [G2532](#) [G2795](#) [G4714](#) [G3956](#) [G3588](#)

Ἰουδαίους τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων
यहूदीहरूमाझ ती माझ त्यो संसारभरि मुखिया पनि त्यो ती नासरतीहरूको
[G2453](#) [G3588](#) [G2596](#) [G3588](#) [G3625](#) [G4414](#) [G5037](#) [G3588](#) [G3588](#) [G3480](#)

αἰρέσεως;
सम्प्रदायको
[G0139](#)

यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाउँछ। यो नासरीदलका नेता हो। 6-8 यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफै बुझ्नु हुनेछ।”

6 ὁς καὶ τὸ ἱερόν ἐπείρασεν βεβηλώσαι, ὃν καὶ ἐκρατήσαμεν. {καὶ
जसले पनि त्यो मन्दिरलाई खोज्यो अपवित्र-पार्न जसलाई पनि हामीले-पक्र्यौ र
[G3739](#) [G2532](#) [G3588](#) [G2411](#) [G3985](#) [G0953](#) [G3739](#) [G2532](#) [G2902](#) [G2532](#)

κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν};
अनुसार त्यो हाम्रो व्यवस्था चाहेका-थ्यौ न्याय-गर्न
[G2596](#) [G3588](#) [G2251](#) [G3551](#) [G2309](#) [G2919](#)

7 {παρελθὼν δὲ Λυσίας, ὁ χιλιαρχος, μετὰ πολλῆς βίας, ἐκ τῶν χειρῶν
तर-आएर अनि लुसियास ती सेनापतिले साथै ठूलो बलको बाट ती हातहरूबाट
[G3928](#) [G1161](#) [G3079](#) [G3588](#) [G5506](#) [G3326](#) [G4183](#) [G0970](#) [G1537](#) [G3588](#) [G5495](#)

ἡμῶν ἀπήγαγε},
हाम्रा खोसे
[G1473](#) [G0520](#)

8 {κελεύσας τοὺς κατηγοροὺς αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ}; παρ’ οὗ δυνήση
आज्ञा-दिएर ती दोषीहरूलाई उनको आउन माथि तपाईंकाहाँ बाट जसबाट सक्नुहुनेछ
[G2753](#) [G3588](#) [G2725](#) [G0846](#) [G2064](#) [G1909](#) [G4771](#) [G3844](#) [G3739](#) [G1410](#)

αὐτὸς, ἀνακρίνας περὶ πάντων τούτων, ἐπιγινῶναι ὧν ἡμεῖς κατηγοροῦμεν
आफैले जाँचेर बारेमा सबै यी थाहा-पाउन जुन हामीले दोष-लगाउँछौं
[G0846](#) [G0350](#) [G4012](#) [G3956](#) [G3778](#) [G1921](#) [G3739](#) [G1473](#) [G2723](#)

αὐτοῦ.
उनको
[G0846](#)

9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
साथ-दिएर अनि पनि ती यहूदीहरूले दाबी-गर्दै यी-कुराहरू यसरी-नै छ
[G4934](#) [G1161](#) [G2532](#) [G3588](#) [G2453](#) [G5335](#) [G3778](#) [G3779](#) [G2192](#)

अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कुराहरू साँचि नै सत्य हुन्।”

10 Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος, λέγειν, Ἐκ
उत्तर-दिएर पनि ती पावलले इसारा-गरेपछि उहाँलाई त्यो राज्यपालकले बोल्नलाई बाट
[G0611](#) [G5037](#) [G3588](#) [G3972](#) [G3506](#) [G0846](#) [G3588](#) [G2232](#) [G3004](#) [G1537](#)

πολλῶν ἐτῶν, ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ, ἐπιστάμενος, εὐθύμως τὰ
थेरे वर्षदेखि भएको तपाईं न्यायकर्ता त्यो जातिको यस जान्दै खुसीसाथ ती
[G4183](#) [G2094](#) [G1510](#) [G4771](#) [G2923](#) [G3588](#) [G1484](#) [G3778](#) [G1987](#) [G2115](#) [G3588](#)

περὶ ἑμαυτοῦ ἀπολογοῦμαι.
बारेमा आफ्नो प्रतिरक्षा-गर्छु
[G4012](#) [G1683](#) [G0626](#)

राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु।

11 δυναμένους σου ἐπιγῶναι ὅτι οὐ πλείους εἰσὶν μοι ἡμέραι δώδεκα,
सक्नुहुनेछ तपाईंले थाहा-पाउन कि बढी-होइन धेरै छन् मलाई दिनहरू बाह
[G1410](#) [G4771](#) [G1921](#) [G3754](#) [G3756](#) [G4119](#) [G1510](#) [G1473](#) [G2250](#) [G1427](#)

ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερουσαλήμ.
जबदेखि जब चढें पूजा-गर्न मा यरूशलेममा
[G0575](#) [G3739](#) [G0305](#) [G4352](#) [G1519](#) [G2419](#)

म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफै यो सत्य हो भनेर जाँचन सक्नु हुन्छ।

12 καὶ οὐτε ἐν τῷ ἱερῷ εὐρόν με πρὸς τινα διαλεγόμενον, ἢ
र न-त मा त्यो मन्दिरमा भेट्दाए मलाई सँग कोहीसँग वाद-विवाद-गर्दै वा
[G2532](#) [G3777](#) [G1722](#) [G3588](#) [G2411](#) [G2147](#) [G1473](#) [G4314](#) [G5100](#) [G1256](#) [G2228](#)

ἐπίστασιν ποιοῦντα ὄχλου, οὐτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.
उत्तेजना गर्दै भीडको न-त मा ती सभाघरहरूमा न-त माझ त्यो शहरमा
[G1999](#) [G4160](#) [G3793](#) [G3777](#) [G1722](#) [G3588](#) [G4864](#) [G3777](#) [G2596](#) [G3588](#) [G4172](#)

यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन।

13 οὐδὲ παραστῆσαι δύνανταί σοι, περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
र-नपनि प्रमाणित-गर्न सक्छन् तपाईंलाई बारेमा जुन अहिले दोष-लगाउँछन् मेरो
[G3761](#) [G3936](#) [G1410](#) [G4771](#) [G4012](#) [G3739](#) [G3570](#) [G2723](#) [G1473](#)

ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।

14 ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἦν λέγουσιν αἴρεσιν,
स्वीकार-गर्छु अनि यो तपाईंलाई कि अनुसार त्यो मार्गलाई जसलाई भन्छन् विधर्म
[G3670](#) [G1161](#) [G3778](#) [G4771](#) [G3754](#) [G2596](#) [G3588](#) [G3598](#) [G3739](#) [G3004](#) [G0139](#)

οὕτως λατρεύω τῷ πατρῷ Θεῷ, πιστεύω πάνσι τοῖς κατὰ τὸν νόμον,
यसरी-नै सेवा-गर्छु त्यो पुर्खाहरूको परमेश्वरलाई विश्वास-गर्दै सबैमा ती माझ त्यो व्यवस्थामा
[G3779](#) [G3000](#) [G3588](#) [G3971](#) [G2316](#) [G4100](#) [G3956](#) [G3588](#) [G2596](#) [G3588](#) [G3551](#)

καὶ τοῖς ἐν τοῖς προφήταις, γεγραμμένοις,
र ती मा ती अगमवक्ताहरूमा लेखिएका
[G2532](#) [G3588](#) [G1722](#) [G3588](#) [G4396](#) [G1125](#)

“तर म तपाईंलाई भन्दैछु: म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु।

15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἦν καὶ αὐτοὶ οὗτοι προσδέχονται,
आशा राख्दै मा त्यो परमेश्वरमा जुन पनि तिनीहरू-आफैले यीनीहरूले आशा-राख्नेछन्
[G1680](#) [G2192](#) [G1519](#) [G3588](#) [G2316](#) [G3739](#) [G2532](#) [G0846](#) [G3778](#) [G4327](#)

ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων.
पुनरुत्थान हुनेछ हुनेछ धर्मीहरूको पनि र अधर्मीहरूको
[G0386](#) [G3195](#) [G1510](#) [G1342](#) [G5037](#) [G2532](#) [G0094](#)

म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ ।

16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεόν
यसमा यो पनि म-आफै प्रयास-गर्छु निर्दोष विवेक राख्न प्रति त्यो परमेश्वर
[G1722](#) [G3778](#) [G2532](#) [G0846](#) [G0778](#) [G0677](#) [G4893](#) [G2192](#) [G4314](#) [G3588](#) [G2316](#)

καὶ τοῦς ἀνθρώπους, διὰ παντός.
र ती मानिसहरूसामु द्वारा सधैं
[G2532](#) [G3588](#) [G0444](#) [G1223](#) [G3956](#)

यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ। 17-18 “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ।

17 δι’ ἐτῶν δὲ πλειόνων, ἔλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου,
द्वारा वर्षहरू अनि धेरैपछि दानहरू गर्न तर्फ त्यो जातिको मेरो
[G1223](#) [G2094](#) [G1161](#) [G4119](#) [G1654](#) [G4160](#) [G1519](#) [G3588](#) [G1484](#) [G1473](#)

παρεγενόμεν, καὶ προσφοράς,
आएँ र बलिदानहरू
[G3854](#) [G2532](#) [G4376](#)

18 ἐν αἷς εὐρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ
मा जुनमा भेट्टाए मलाई शुद्ध-भएको मा त्यो मन्दिरमा न-त साथै भीडको न-र
[G1722](#) [G3739](#) [G2147](#) [G1473](#) [G0048](#) [G1722](#) [G3588](#) [G2411](#) [G3756](#) [G3326](#) [G3793](#) [G3761](#)

μετὰ θορύβου. τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
साथै हल्लाको केही अनि बाट त्यो एशियाबाटका यहूदीहरू
[G3326](#) [G2351](#) [G5101](#) [G1161](#) [G0575](#) [G3588](#) [G0773](#) [G2453](#)

19 οὐς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἰ τι ἔχοιεν παρὸς
जसले उचित-थियो माथि तपाईंको उपस्थित-हुन र दोष-लगाउन यदि केही हुन्थ्यो विरुद्ध
[G3739](#) [G1163](#) [G1909](#) [G4771](#) [G3918](#) [G2532](#) [G2723](#) [G1487](#) [G5100](#) [G2192](#) [G4314](#)

ἐμέ.
मसामु
[G1473](#)

तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसंग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने

20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὐρον ἀδίκημα, στάντος μου ἐπὶ
वा तिनीहरू-आफैले यीनीहरूले भन्नु के पाए अपराध उभिएको-थिएँदा मेरो माथि
[G2228](#) [G0846](#) [G3778](#) [G3004](#) [G5101](#) [G2147](#) [G0092](#) [G2476](#) [G1473](#) [G1909](#)

τοῦ συνεδρίου --
त्यो महासभाको
[G3588](#) [G4892](#)

अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति बेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ।

21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἐκέκραξα ἐν αὐτοῖς ἐστὼς ὅτι: Περὶ
बाहेक बारेमा एउटा यो आवाजको जुन कराएँ मा तिनीहरूबीच उभिएर कि बारेमा
[G2228](#) [G4012](#) [G1520](#) [G3778](#) [G5456](#) [G3739](#) [G2896](#) [G1722](#) [G0846](#) [G2476](#) [G3754](#) [G4012](#)

ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν.
पुनरुत्थानको मरेकाहरूको म न्याय-गरिन्छ आज माथि तिमीहरूको
[G0386](#) [G3498](#) [G1473](#) [G2919](#) [G4594](#) [G1909](#) [G4771](#)

मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।’”

22 Ἀνεβάλετο δὲ αὐτοὺς, ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς
स्थगित-गरायो अनि तिनीहरूलाई ती फेलिक्सले अझ-राम्ररीले जानेर ती बारेमा त्यो
[G0306](#) [G1161](#) [G0846](#) [G3588](#) [G5344](#) [G0199](#) [G1492](#) [G3588](#) [G4012](#) [G3588](#)

Ὁδοῦ, εἶπας, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῆ, διαγνώσομαι τὰ καθ’
मार्गको भनेर जब लुसियास ती सेनापति आउनेछन् निर्णय-गर्नेछु ती सम्बन्धमा
[G3598](#) [G3004](#) [G3752](#) [G3079](#) [G3588](#) [G5506](#) [G2597](#) [G1231](#) [G3588](#) [G2596](#)

ὑμᾶς,
तिमीहरूको
[G4771](#)

फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिसअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।”

23 διαταξάμενος τῷ ἑκατοντάρχη τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ
आज्ञा-दिएर त्यो शतपतिलाई राख्नलाई उहाँलाई राख्न पनि सुविधा र
[G1299](#) [G3588](#) [G1543](#) [G5083](#) [G0846](#) [G2192](#) [G5037](#) [G0425](#) [G2532](#)

μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
कोहीलाई-पनि रोक्न ती आफ्ना उनका सेवा-गर्न उनलाई
[G3367](#) [G2967](#) [G3588](#) [G2398](#) [G0846](#) [G5256](#) [G0846](#)

फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु।

24 Μετὰ δὲ ἡμέρας τινὰς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ, τῇ
पछि अनि दिन केही आएर ती फेलिक्स सँगै द्रूसिल्ला त्यो
[G3326](#) [G1161](#) [G2250](#) [G5100](#) [G3854](#) [G3588](#) [G5344](#) [G4862](#) [G1409](#) [G3588](#)

ἰδίᾳ γυναικί, οὕσῃ Ἰουδαία, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ
आफ्नी पत्नी भएकी यहूदी बोलायो त्यो पावललाई र सुने उनबाट
[G2398](#) [G1135](#) [G1510](#) [G2453](#) [G3343](#) [G3588](#) [G3972](#) [G2532](#) [G0191](#) [G0846](#)

περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.
बारेमा त्यो मा ख्रीष्ट येशूमा विश्वासको
[G4012](#) [G3588](#) [G1519](#) [G5547](#) [G2424](#) [G4102](#)

केही दिन पछि फेलिक्स आफ्नी यहूदी पत्नीसंग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने।

25 διαλεγόμενου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ
व्याख्यान-गर्दा अनि उनले बारेमा धार्मिकता र संयम र त्यो
[G1256](#) [G1161](#) [G0846](#) [G4012](#) [G1343](#) [G2532](#) [G1466](#) [G2532](#) [G3588](#)

κρίματος; τοῦ μέλλοντος ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν
न्यायको त्यो आउने-वाला डराएको भएर ती फेलिक्सले उत्तर-दिए त्यो अहिले
[G2917](#) [G3588](#) [G3195](#) [G1719](#) [G1096](#) [G3588](#) [G5344](#) [G0611](#) [G3588](#) [G3568](#)

ἔχον πορεύου; καιρὸν δὲ μεταλαβῶν, μετακαλέσομαι σε.
भएको जाओ समय अनि पाएर बोलाउनेछु तिमीलाई
[G2192](#) [G4198](#) [G2540](#) [G1161](#) [G3335](#) [G3333](#) [G4771](#)

तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”

26 ἅμα καὶ, ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ
साथै पनि आशा-गर्दै कि धन दिइनेछ उनलाई द्वारा त्यो पावलबाट त्यसकारणले
[G0260](#) [G2532](#) [G1679](#) [G3754](#) [G5536](#) [G1325](#) [G0846](#) [G5259](#) [G3588](#) [G3972](#) [G1352](#)

καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ.
पनि बारम्बार उहाँलाई बोलाउँदै कुरा-गर्दथ्यो उनीसंग
[G2532](#) [G4437](#) [G0846](#) [G3343](#) [G3656](#) [G0846](#)

तर फेलिक्सको पावलसंग बात गर्ने अर्को कारण थियो। फेलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।

27	Διετίας	δὲ	πληρωθείσης,	ἔλαβεν	διάδοχον	ὁ	Φῆλιξ,	Πόρκιον	Φῆστον;	
	दुई-वर्ष	अनि	पूरा-भएपछि	पायो	उत्तराधिकारी	ती	फेलिक्सले	पोर्कियस	फेस्तस	
	G1333	G1161	G4137	G2983	G1240	G3588	G5344	G4201	G5347	
	θέλων	τε	χάρिता	καταθέσθαι	τοῖς	Ἰουδαίοις,	ὁ	Φῆλιξ	κατέλιπε	τὸν
	चाहेर	पनि	कृपा	देखाउन	ती	यहूदीहरूलाई	ती	फेलिक्सले	छोडिदिए	त्यो
	G2309	G5037	G5485	G2698	G3588	G2453	G3588	G5344	G2641	G3588
	Παῦλον	δεδεμένον.								
	पावललाई	बाँधिएको								
	G3972	G1210								

तर दुई वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।